


पूर्वीचौकी गाउँपालिकाको छैटौँ गाउँ सभा  
गाउँपालिका प्रमुख श्री दिर्घ राज बोगटी बाट प्रस्तुत  
आ.व. २०७६/०७७ को नीति, कार्यक्रम तथा बजेट



## आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँ शभामा चालु आर्थिक वर्ष २०७६।०७७ को संसोधित गरेका बजेट योजना तथा कार्यक्रम देहाए अनुरूपको प्रस्ताव पेस गर्दछु ।

- १। पूर्वीचौकी गाउँपालिका वडा न. ५ काडामान्डौ खेलकुद मैदान निर्माणका लागि खेलकुद मन्त्रालयमा प्रतिबद्धता सहित अनुरोध गर्ने ।
- २। सानागाउँ, सिमलडाडा, गाजरी,पोखरी, गजडा, दुल्बस्ता हुदै सुकुलीमाटि, चौखुट्टे, काडामान्डौ, चिन्नेकोट सडक निर्माण एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकका लागि संघिय सरकारका माननीय प्रेम आले लाई अनुरोधका गर्ने प्रस्ताव गर्दछु ।
- ३। पूर्वीचौकी गाउँपालिकाको बग्लेकमा खप्तड कैलाश बाटिका जोड्ने र धार्मिक प्रयटकिय क्षेत्र निर्माण गर्न कैलाश पर्वत मानसरोबर र बृक्षारोपन बातावरण स्वच्छ राख्न लाग्ने डीजाईन ईस्टिमेटको खर्च संघिय सरकारको प्रयटल मन्त्रालय/बन तथा वातावरण मन्त्रालयमा आवश्यक बजेटको माग गर्ने प्रस्ताव गर्दछु ।
- ४। रान्हुंगा प्रयटकिय क्षेत्र निर्माणका लागि आवश्यक बजेट संघय सरकारको प्रयटन मन्त्रालयमा माग गर्न प्रस्ताव गर्दछु ।
- ५। १५ सैयाको अस्पताल निर्माणका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराई स्वास्थ्य मन्त्रालयमा भवन निर्माणका लागि बजेट माग गर्ने प्रस्ताव गर्दछु ।
- ६। पूर्वीचौकीका गुठियार र लालपुर्जा प्राप्त गर्न नसकेका व्याक्तिहरुका लागि जग्गा धनि प्रमाणपुर्जा दिलाउनका लागि भुमि व्यावस्था तथा गरिवी निवारण मन्त्रालयमा माग गर्न प्रस्ताव गर्दछु ।
- ७। एक पालिका एक खेल मैदान बनाउने सम्बन्धमा काडामान्डौ ५ मा निर्माण गर्नका लागि डी.पी.आर. सहित बजेट व्यावस्था हुन संघिय सरकारको खेलकुद मन्त्रालयमा प्रस्ताव गर्दछु ।
- ८। बग्लेकको वडा कार्यलयमा स्वयम सबक करार नियुक्त गर्ने सम्बन्धमा प्रस्ताव गर्दछु ।
- ९। पूर्वीचौकी गाउँपालिकाका लागि कानुनी सल्लाहकार करार सेवामा नियुक्त गर्ने सम्बन्धमा प्रस्ताव गर्दछु ।

प्रदेश सरकारमा माग गर्न प्रस्तावित सडक योजनाहरु:

- १। चिन्नेकोट ,काडामान्डौ,चौखुट्टे सडक
- २। साजघाट गैरगाउँ सडक
- ३। जौमाला पोखरी सडक
- ४। साजघाट,बिस्टगाउँ,झिग्रना सडक

प्रदेश सरकारमा माग गर्न प्रस्तावित सिचाई योजनाहरु:

- १। छिन्नेपानी खालिखेत आयोजना – काडामान्डौ ५ बोगटीगाउँ
- २। भाडेखोला खारखोला सिचाई आयोजना नुहाघर ५
- ३। बगाडेगाड सिचाई आयोजना पोखरी ७

**आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :** अवमा यस गाउँपालिकाको

स्थापना देखि हाल सम्म भएका उल्लेखनीय कार्यहरु प्रस्तुत गर्न चाहन्छु:

- १। जनताको यातायात र स्वास्थ्य जस्ता पक्षलाई मध्यनजर गरि बस र एम्बुलेन्स सेवा संचालन गरिएको छ ।
- २। पर्यटन तथा कृषि क्षेत्रको गुरु योजना निर्माण गरि कार्यन्वयनमा ल्याईएको छ ।
- ३। शिक्षा ऐन लगायतलका ३२ वटा जति ऐन , नियम र कार्यविधि निर्माण गरि कार्यसम्पादन लाई प्रभावकारी बनाइएको छ ।
- ४। शिक्षाको गुणस्तर प्रबर्द्धन गरि रोजगार मुलक शैक्षिक प्रणाली अबलम्बन गर्न प्रबधिक शिक्षा लाई प्रथमीकता दिएको छ ।
- ५। सुशासन प्रबर्द्धन गर्नका लागि नागरिक आवाजको सुनुवाई, सूचना प्रवाहको प्रभावकारिता लगायतका व्यवस्था गरिएको छ ।
- ६। गर्भवती आमा र बच्चाको स्वास्थ्य स्थिति पहिचान गरि मृत्युदर घटाउन टेवा पुग्ने हेतुले सामुदाय स्तरमा अल्ट्रासाउन्ड सेवा संचालन गरिएको छ ।

- ७। न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाई आ.व. २०७४/७५ हाल सम्म दर्ता भएका ९ वटा सबै मुद्दा मेलमिलाप गरि पठाएको छ ।
- ८। दैनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि स्थापना काल देखि हाल सम्म ४९ वटा कार्यपालिकाको बैठक बसी कार्य गरिएको छ ।
- ९। कार्यसम्पादनलाई सहज बनाउनका लागि यस कार्यलयमा रिक्त रहेका दरबन्दीहरु पूर्तिगर्नका लागि लोकसेवा आयोगमा माग गरि देहायका कर्मचारी पदपूर्ति गरिएको छ भने केहि पदपूर्ति हुन बाकी स्वास्थ्य प्राविधिक तर्फ बिज्ञापन गरि पदपदपूर्ति गरिने व्यावस्था गरिएको छ ।

देहाए:

- क। प्रशासन तर्फ पाचौ तह २ जना  
 ख । ईन्जीनियरिंग तर्फ छैटौ तह १ जना  
 ग। शिक्षा तर्फ पाचौ र छैटौ गरि २ जना  
 घ । विविध सेवा तर्फ पाचौ तह १ जना  
 जम्मा ६ जनाको दरबन्दी पदपूर्ति गरि ।

### आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँपालिकाको कार्यलयबाट चालु आर्थिक बर्षमा पास गरेका मुख्य मुख्य नीति तथा कार्यक्रमहरु पेस गर्न चाहन्छु।

- १। लैंगिक हिंसा निवारण गर्नका लागि छाउ नबार्नेको घरमा हरियो झन्डा र छाउ बार्नेको घरमा रातो झन्डा राख्ने नीति लिएको छ सो नीति लाई कार्यान्वयन गर्नका लागि र छाउपडी प्रथा निवारण कार्यविधि २०७६ निर्माण गरि वडा कार्यलयको सिफारिसमा छाउ नबार्ने महिलालाई रु ५००० पुरस्कार दिई सम्मान गर्ने कार्यक्रम राखेको छु ।

- २। बिषयगत रुपमा कार्यसंचालन लाई दोहोरो नपर्ने गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय गै. स.स. हरुको एकद्वार प्रणाली मार्फत कार्यगर्ने नीति लिएको छु ।
- ३। बातावरण मैत्री बिकाश गर्नका लागि खालि सिसि बोत्तलहरु उत्पादन गर्ने कम्पनिहरु स्वयम आफैले उठाउने नीति लिएको छु ।

### आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँपालिकाद्वारा संचालन गरीएका अभियान मुलक कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु

- ❖ छाउपडी प्रथा उन्मुलन कार्यक्रम ।
- ❖ पोषणयुक्त गाउँपालिका घोषणा कार्यक्रम ।
- ❖ पुर्ण सरसफाई अभियान कार्यक्रम ।
- ❖ पूर्ण खोप गाउँपालिका कार्यक्रम ।
- ❖ घरेलु हिंसा न्यूनिकरण कार्यक्रम ।
- ❖ बातावरण मैत्री विकास कार्यक्रम: सुधारिएको चुलो जडान ।
- ❖ विद्यार्थी भर्ना अभियान एवं पूर्ण साक्षर गाउँपालिका अभियान कार्यक्रम
- ❖ एक गाउँ एक उत्पादन कार्यक्रम ।
- ❖ शतप्रतिशत संस्थागत सुत्केरी गराउने कार्यक्रम ।
- ❖ वालमैत्री स्थानीय शासन ।

### आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँपालिकाको कार्यलयबाट चालु आर्थिक वर्ष २०७६।७७ फाल्गुन मसान्त सम्ममा गरेको कार्य प्रगति पेस गर्न चाहन्छु।

१। यस आर्थिक वर्ष फाल्गुन मसान्त सम्मको ६ वटा योजनाहरु निर्माण सम्पन्न भइ रु. ३५०००००० रकम योजना तर्फ भुक्तानी दिईएको छ सो रकमको खर्चबाट २२३० मीटर नया सडक तेसै गरि १७० मिटर सिचाई कुलो र ४२ मीटर मेसनरी पर्खाल र ८००० लिटर क्षमता भएको एउटा पोखरी निर्माण गरेको छ ।

२। यस कार्यलायको चालु आर्थिक वर्षमा विभिन्न ६ वटा शिर्षकमा बिनियोजित ३३ करोड २३ लाख १५ हजार ८ सय ५० मध्य ११

- करोड ६८ लाख ११ हजार ८ सय ७२ पैसा ५८ खर्च गरि जम्मा बित्तिय खर्च प्रतिसत ३५ दसमलब १५ रहेको छ ।
- ३। कुल बिकाश निर्माणका योजना : १८६ मध्य १३२ वटा योजना सम्झौता भइ कार्य भइरहेको छ भने ५४ वटा योजनाहरुको उपभोक्ता समिति निर्माण भइ सम्झौता हुन बाकी रहेका छन ।

### आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँपालिकाको कार्यलयबाट कार्यसम्पादन दौरानमा आईपरेका प्रमुख समस्या तथा चुनौतिहरु प्रस्तुत गर्न चाहान्छु ।

- ❖ दरवन्दि अनुसार अझै कर्मचारीको अभाव देखिन्छ ।
- ❖ जनताका चाहना तथा आवश्यकता अनुरूप सेवा दिनका लागि संरचनागत व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन।
- ❖ ऐन,नियम तर्जुमा गर्नमा विज्ञताको अभाव तथा त्यसको कार्यान्वयनमा समस्या ।
- ❖ माग र आपूर्ति बीचमा सुन्तलन मिलाउन सकेको छैन ।
- ❖ नयाँ व्यवस्थामा पुरानै प्रविधि बीचको सामिप्यता गराउनु पर्ने वाध्यता छ ।
- ❖ एकीकृत बस्ती विकास हुन नसक्दा सेवा प्रवाह खर्चिलो ।
- ❖ जनसहभागितालाई वास्तविकतामा गराउन सकेको छैन ।
- ❖ कानुनी सल्लाहकारको अभावमा न्याय सम्पादन प्रभावकारी बन्न सकेको छैन ।
- ❖ भौतिक पुर्वाधारको अभाव आदि

### आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु :

अब म यस गाउँपालिकाको कार्यसंचालनलाई प्रभावकारी बनाउनका लागि चालीएका कदमहरुको बारेमा प्रस्तुत गर्न चाहान्छु ।

- १। ऐन नियम कार्यबिधि निर्माण गरि कार्य गरिएको ।
- २। योजना प्राथमीकिकरण गरि रकम बिनियोजन गरिएको ।
- ३। समन्वय कार्यलाई आत्मसाथ गरिएको ।

- ४। सुशासन प्रबर्दन गर्नका लागि खरिद ईकाइ, सूचना अधिकारी व्यावस्थापन, सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाईलाई प्रत्येक आयोजना अनिवार्यता गरिएको छ ।
- ५। बिकाशलाई सन्तुलन गर्नका लागि सुत्रमा आधारित रहेर वडा तहमा बजेट बिनियोजन गरिएको छ ।
- ६। जनताको गुनासो व्यावस्थापनलाई प्राथमीकताका साथ लीईएको छ ।

आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु यस गाउँपालिकाको कार्यसम्पादनमा यहाहरुले निर्वाह गर्नु भएको अथक प्रयास ,सहयोग र समर्थनका कारणले आजको गाउँ सभामा मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धैरेताका साथ सुनिदिनु भएकोमा धन्यवाद दिन चाहान्छु ।

निर्मला देवी साउद  
पूर्वीचौकी गाउँपालिका, उपाध्यक्ष

मिति : २०७६।१२।०२

**धन्यवाद !**